

प्रारम्भिक मेनु - अप्रिल -अक्टोबर २०१७

| | सोमबार | मंगलबार | बुधबार | बिहीबार | शुक्रबार |
|---|--|--|---|---|---|
| w/c | सप्ताह १ | | | | |
| २४ अप्रिल, १५ मे, १२ जुन, ३ जुलाई, २४ जुलाई, १८ सेप्टेम्बर, ९ अक्टुबर २०१७ | स्पागेट्टी बोलोग्नेइज लसुनको ब्रेड फिंगर मटरकोसा र सलाद आइसक्रिम | बंगुरको रोस्ट र लदबद रोस्ट आलु ब्रोकाउली, काउली र गाजर मिक्स र सलाद मिक्स चिसो खीर | थाइ बिफ करी भात नान रोटी मटरकोसा र मकै मेड्ले र सलाद चकलेट ब्राउनी | व्यापमा चिकेन ग्रिल आलुका व्याफल रेन्वो कोलस्ल र सलाद चिसो हलुआहरुको मिश्रण | सेकाएको फिश फिंगर वा साल्मन र ह्याडक स्लाइस र टमाटरको केचप चिप्स सेकाएका गोडागुडी र सलाद लसुन र नास्पातीको स्पन्ज |
| | तरकारीको लट्टीस र लदबद आलुका वेजेज मटरकोसा र सलाद आइसक्रिम | इटालियन टमाटरको पास्ता लसुनको ब्रेड फिंगर मिक्स सलाद मिक्स चिसो खीर | पिज्जा मटरकोसा र मकै मेड्ले र सलाद चकलेट ब्राउनी | तरकारीको रिसोट्टो ब्रोकाउली, गाजर र सलाद चिसो हलुआहरुको मिश्रण | तरकारीको ससेज पफ चिप्स सेकाएको गोडागुडी र सलाद लसुन र नास्पातीको स्पन्ज |
| | सप्ताह २ | | | | |
| २ मे, २२ मे, १९ जुन, १० जुलाई, ४ सेप्टेम्बर, २५ सेप्टेम्बर, १६ अक्टुबर २०१७ | तरकारीको ससेज र लदबद मुछिएको आलु हरियो सिमी र सलाद आइसक्रिम | चिकेन रोस्ट र ग्रेभी (लदबद) रोस्ट आलु हरियो बन्दा र गाजर र सलाद मिक्स चिसो खीर | टुना र मकैको पास्ता सेकाएको लसुनको ब्रेड फिंगर ब्रोकाउली र सलाद लेमन क्रन्च बिस्कुट | बिबिक्यू चिकेन ससेज आलुको वेज फल्याट ब्रेड सेकाएको सिमी र सलाद मिक्स चिसो खिर | गहुँको पीठो र चिल्लो नभएको ब्याटर्ड फिस र टमाटरको केचप चिप्स सेकाएको सिमी वा गुलियो मकै र सलाद मार्बल शर्टब्रेड |
| | म्याकरोनी चिज लसुनको ब्रेड फिंगर हरियो सिमी र सलाद आइसक्रिम | तरकारीको गजन र लदबद रोस्ट आलु हरियो बन्दा र गाजर र सलाद मिक्स चिसो खीर | टोर्टिल्ला स्ट्याक जेवेल्ड भातको सलाद ब्रोकाउली र सलाद लेमन क्रन्च बिस्कुट | स्पेनिश अम्लेट रेन्वो कोलस्लो सेकाएको सिमी र सलाद मिक्स चिसो खीर | चिज विर्ल सेकाएको सिमी वा गुलियो मकै र सलाद मार्बल शर्टब्रेड |
| | सप्ताह ३ | | | | |
| ८ मे, ५ जुन, २६ जुन, १७ जुलाई, ११ सेप्टेम्बर, २ अक्टुबर २०१७ | सेकाएको बंगुरको सलाद मुछिएको आलु हरियो सिमी र सलाद आइसक्रिम | बिफ रोस्ट, योर्कशायर खिर र लदबद रोस्ट आलु ब्रोकाउली, काउली र गाजर मिक्स र सलाद चिसो हलुआहरुको मिश्रण | बबल ब्याटर्ड साल्मन आलुको वेज हरियो सिमी र गुलियो मकै र सलाद ओटमिल कुकी | चिकेन टोमाटो पास्ता गाजर, मटरकोसा र सलाद मिक्स चिसो खिर | सेकेको फिस फिंगर र टमाटरको केचप चिप्स मटरकोसा र सलाद बेरी र नरिवलको स्पन्ज |
| | चिज र प्याजको प्यास्टी मुछेको आलु ब्रोकाउली र सलाद आइसक्रिम | कोर्न बर्गर, योर्कशायर खिर र लदबद रोस्ट आलु ब्रोकाउली, काउली र गाजर मिक्स र सलाद मिक्स चिसो खीर | पिज्जा रेन्वो कोलस्लो मिठो मकै र सलाद ओटमिल कुकी | शाकाहारी टोड इन द होल र लदबद नयाँ आलु गाजर र मटरकोशा र सलाद मिक्स चीसो खिर | चिल्ली बिन र्याप भात मटरकोसा र सलाद बेरी र नरिवलको स्पन्ज |

केरा, स्याउ, सुन्तला, दही, चामल भातको भाँडो, फलफुलको भाँडो, चिज र बिस्कुट वा फलफुलको जुस दैनिक उपलब्ध हुनेछन् थप रोटी/पाउरोटी दैनिक उपलब्ध हुनेछन्